




CAF को बारेमा सरसफाईकर्ताको लागि निर्देशका

सरसफाई उत्तरदायित्व ढाँचा (CLEANING ACCOUNTABILITY FRAMEWORK (CAF)) एक स्वतन्त्र संगठन हो। सरसफाई उद्योगमा श्रम अधिकार र मापदण्डहरू प्रवर्द्धन गर्नका लागि हामी व्यवसाय, सरकार र संगठनहरूसँग मिलेर सहकार्य गर्दछौं।

CAF स्टार रेटिङ योजना

CAF स्टार रेटिङ योजना CAF को मूलमन्त्र हो। कुनै पनि भवनमा CAF मापदण्ड पूरा भएको छ कि छैन भनेर जाँच CAF ले सरसफाईकर्ता, सरसफाई ठेकेदार, भवन प्रबन्धक, मालिक र भाडावालहरूसँग मिलेर काम गर्दछ।





CAF 3 स्टार मापदण्ड जाँचसूची:

- सरसफाईकर्तालाई कम्तीमा न्यूनतम ज्याला दिइन्छ र उनीहरूले छुट्टी र अन्य हकहरूमाथि पहुँच प्राप्त गर्न सक्दछन्
- रोजगारदाताहरूले कानूनबमोजिम व्यवहार गरिरहेका छन् र सरसफाईकर्ताको तलब, कर र सुपरएनुएसनलगायतका भुक्तानी गरिरहेका छन्
- दादागिरी व्यवहार (बुली) र गुनासोहरूलाई सम्बोधन गर्नका लागि रोजगारदाताहरूका नीति र प्रक्रियाहरू छन्
- सरसफाईकर्ताहरू सुरक्षित र उचित सीमाभित्र रहेर काम गरिरहेका छन्
- कार्यस्थल सुरक्षित छ
- रोजगारदाताहरूले कर्मचारीहरूको ठीक रेकर्ड राख्दछन् र आर्थिक रूपमा धात्र सक्छन्
- यदि सरसफाईकर्ताहरूले चाहेमा उनीहरू आफ्नो युनियनमा सम्मिलित हुन स्वतन्त्र छन्
- सबै सरोकारवालाहरू कुनै पनि समस्याहरू सुल्झाउन राम्रो नियतले साथ मिलेर काम गर्नेछन्


सरसफाईकर्ताको भूमिका

कामदारको संलग्नता

सरसफाईकर्ताहरूले उनीहरूको कार्यस्थलमा CAF अनुसार 3 स्टार मापदण्ड पूरा भएको छ/छैन जाँचका लागि महत्त्वपूर्ण हुन्छ। सरसफाईकर्ता ती कामदारहरू हुनेछन् जसले CAF स्टार रेटिङ प्रणाली वास्तविक हो भनेर निश्चित गर्छन् - कि वास्तविकताको आधारमा जाँचसूचीमा ठीक चिह्न लगाइएका हुन्। यो हुनका लागि, CAF ले सरसफाईकर्ताहरूलाई उनीहरूको कार्य अवस्थाको बारेमा कुरा गर्न प्रोत्साहित गर्न र उनीहरूलाई सशक्त पार्न सबै सरोकारवालाहरूसँग सहकार्य गर्दछ।



CAF प्रतिनिधिहरूले सरसफाईकर्तालाई मद्दत गर्छन्



CAF प्रतिनिधि

CAF स्टार रेटिङ्ग एक वर्षमा एकपटक मात्र हुने होइन भनेर सुनिश्चित गर्न सरसफाईकर्ताले एक CAF प्रतिनिधि (उहाँ पनि सरसफाईकर्ता नै हुन्छ) लाई मनोनयन गर्नेछन् जसले प्रशिक्षण, सहायता र भत्ता प्राप्त गर्नेछन् र उनीहरूको भवनमा CAF मापदण्डको अनुगमन गर्न मद्दत गर्नेछन् । सबै सरसफाईकर्ता CAF मापदण्डको अनुगमनका लागि जिम्मेवार हुने भएता पनि CAF प्रतिनिधि त्यहाँ नयाँ र स्थापित सरसफाईकर्तालाई उनीहरूसँग हुन सक्ने प्रश्न वा चासोका बारेमा सहयोग गर्न र उनीहरूलाई रोजगारदातासँग समस्याका बारेमा आवाज उठाउन मद्दत गर्नका लागि राखिएको हो।

हामी सबै मिलेर सरसफाई उद्योगमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं।

थप जानकारीका लागि **CAF वेबसाइट**
CLEANINGACCOUNTABILITY.ORG.AU हेर्नुहोस्।